

प्रस्तावहरू:

- २०७८।०७९-०७।०१ स्थानीय तह स्वमूल्याङ्कन कार्यविधिको मूल्याङ्कन सम्बन्धमा ।
२०७८।०७९-०७।०२ हेभी इक्विपमेन्ट प्रयोग गर्ने सम्बन्धमा ।
२०७८।०७९-०७।०३ रूपा गाउँपालिका कास्कीको प्रथम पञ्चवर्षिय योजनाको ड्राफ्टमाथी छलफल गर्ने सम्बन्धमा ।
२०७८।०७९-०७।०४ आर्थिक बर्ष २०७८।०७९ को बजेट रकमान्तर सम्बन्धमा ।
२०७८।०७९-०७।०५ आर्थिक बर्ष २०७७।०७८ को बार्षिक जिन्सिविवरण सम्बन्धमा ।
२०७७।०७८-०७।०६ करार कर्मचारीहरूको म्याद थप गर्ने सम्बन्धमा ।
२०७७।०७८-०७।०७ विविध सम्बन्धमा ।

निर्णयहरू:

कार्यपालिका निर्णय नं २०७८।०७९-०७।०१

प्रस्ताव नं २०७८।०७९-०७।०१ माथी छलफल गर्दा गाउँपालिकाको आर्थिक बर्ष २०७७।०७८ को बार्षिक कार्यसम्पादनको आधारमा स्थानीय तह स्वमूल्याङ्कन कार्यविधि २०७७ को दफा ३ मा रहेका स्थानीय तहका स्वमूल्याङ्कन विषयक्षेत्रहरूका आधारमा सोही कार्यविधिको दफा ४ बमोजिम प्रारम्भिक नतिजाउपर छलफल गरी ८९.१% अंक प्राप्त हुन आएकोले उक्त स्वमूल्याङ्कन अनुमोदन गरी नजिता गाउँपालिकाको वेभसाइट मार्फत सार्वजनिक गर्ने निर्णय गरियो ।

कार्यपालिका निर्णय नं २०७८।०७९-०७।०२

प्रस्ताव नं २०७८।०७९-०७।०२ माथी छलफल गर्दा रातो किताव कं सं ११८ (क) भिरचोक हात्तिमैता मोटरबाटो स्तरोन्नती रूपा गाउँपालिका-६ कास्की स्विकृत बजेट ५० लाखको योजना उपभोक्ता समितिमार्फत सञ्चालन गरी अस्फाल्ट पिच निर्माण गर्ने र सो कार्यमा आवश्यक पर्ने लोडर, एक्साभेटर, रोलर, ग्रेडर, विटुमिन, ब्वाइलर जस्ता हेभि मेशिनहरू संचालन गर्नका लागि अनुमती प्रदान गर्ने निर्णय गरियो ।

कार्यपालिका निर्णय नं २०७८।०७९-०७।०३

प्रस्ताव नं २०७८।०७९-०७।०३ माथी छलफल गर्दा कार्यपालिकाको निर्णय नं २०७८।०७९-०२।०७ अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को मर्म अनुरूप स्थानीय तहमा योजना तर्जुमा सहभागितामुलक प्रकृयावाट गर्नुपर्ने सन्दर्भमा स्थानीय तहको भौगोलिक, सामाजिक, आर्थिक तथा पुर्वाधार लगायतका क्षेत्रको यथार्थ बस्तुस्थितीको विश्लेषण गरी आवधिक योजना तयार गर्नको लागि श्री Eastern Research Institute of Positive Science (ERIPS) ईरिप्स ले पेश गरेको प्रस्ताव स्विकृत गरी रूपा गाउँपालिकाको भौगोलिक सामाजिक

रूपा गाउँपालिका कास्कीको मिति २०७८ पुस ३० गतेको कार्यपालिका बैठकका निर्णयहरु

सांस्कृतिक तथा ऐतिहासिक विविधतामा एकताको अवस्था, वस्तुस्थिति र सबल पक्षहरुको अध्ययन तथा विश्लेषण गरी समग्र गाउँपालिका र गाउँपालिकावासीहरुको जीवनमा सकारात्मक रूपान्तरणका आधारहरु तयार गर्ने गरी दिगो तथा समावेशी आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्न सहभागितात्मक प्रकृयाद्वारा रूपा गाउँपालिका कास्कीको प्रथम आवधिक योजना को ड्राफ्टमाथी छलफल गरी अनुमोदनको लागी गाउँसभामा पेश गर्ने निर्णय गरियो ।

कार्यपालिका निर्णय नं २०७८।०७९-०७।०४

प्रस्ताव नं २०७८।०७९-०७।०४ माथी छलफल गर्दा बजेट रकामान्तरको लागी आगामी गाउँसभामा प्रस्ताव पेश गर्ने निर्णय गरियो ।

कार्यपालिका निर्णय नं २०७८।०७९-०७।०५

प्रस्ताव नं २०७८।०७९-०७।०५ माथी छलफल गर्दा गाउँ कार्यपालिकाको कार्यालयबाट प्राप्त जिन्स निरिक्षण प्रतिवेदन अनुसार मिन्हा गर्नुपर्ने देखीएका निम्नानुसारका जिन्स सामग्री मिन्हाको लागी आगामी गाउँसभामा प्रस्ताव पेश गर्ने:

निम्न:

क्र. स.	जिन्सी सामानको नाम	स्पेसिफिकेसन	जिन्सी सकेत नं.	जिन्सी खाता नं.	परिमाण	इकाई	दर	जम्मा मूल्य	दाखिला मिति	मिन्हा गर्नुपर्ने कारण
१	अफिस टेबुल	Boss heavy table	२	२	१	थान	३३०००	३३०००	२०७४।१।१४	पुरानो भई टुटफुट भएको हुँदा
२	रिभल्विङ कुर्ची	Heavy miniwas	३	३	२	थान	२०४००	४०८००	२०७४।१।१४	"
३	भिजिटर कुर्ची	s model	५	५	२	थान	३४५०	६९००	२०७४।१।१४	"
४	भिजिटर कुर्ची	s model	५	५	४	थान	३९००	१५६००	२०७४।३।६	"
५	ल्यापटप	Lenevo ideapad 320 i5	६	६	१	थान	६३०९७	६३०९७	२०७४।०३।१०	चट्याडका कारण
६	डेस्कटप कम्प्युटर	Dell core i5	७	७	१	थान	५६६३७	५६६३७	२०७४।२।२७	चट्याडका कारण
७	प्रिन्टर	Canon mf 3010	८	८	१	थान	२००७२	२००७२	२०७४।०२।१२	"
८	प्रिन्टर	Canon Big	८	८	१	थान	११५०४५	११५०४५	२०७४।०७।५	"
९	प्रिन्टर	Brother DCP L2 540 DW	८	८	१	थान	२२१५०	२२१५०	२०७५।१०।२९	"
१०	विद्युतिय हाजिरी मेशिन		१६	१६	१	थान	१८४९६	१८४९६	२०७४।१२।२७	"
११	मोटरसाईकल	Super splendor 125 cc	१७	१७	१	थान	१७००००	१७००००	२०७५।०२।२५	फिल्डमा धेरै प्रयोगमा आएको र अधिकांश बाटोहरु कच्चि भएको हुँदा
१२	म्यूजिक सिस्टम		१८	१८	१	थान	१८५००	१८५००	२०७५।०२।११	धेरै समय प्रयोगमा नआउंदा
१३	टेलिभिजन	३२"	२१	२१	१	थान	२३४१५	२३४१५	२०७५।०३।२२	"

(Handwritten signature)

कार्यपालिका निर्णय नं २०७८।०७९-०७।०६

प्रस्ताव नं २०७८।०७९-०७।०६ माथी छलफल गर्दा कार्यपालिकाको निर्णय नं २०७८।०७९-०९।०८ अनुसारको निर्णयका आधारमा रहने गरी रूपा गाउँपालिका कास्कीमा २०७६।०७७ देखी निरन्तर सेवा करारमा कार्यरत कर्मचारीहरूको प्रस्तावमा पेश भएबमोजिम सेवा सुविधा प्राप्त गर्नेगरी २०७९ असार मसान्तसम्मको लागी करार म्याद गर्ने ।

कार्यपालिका निर्णय नं २०७८।०७९-०७।०७

प्रस्ताव नं २०७८।०७९-०७।०७ माथी छलफल गर्दा रामकोट मावि रूपा ७ बाट प्रस्ताव पेश भएको रु ३३ लाख ७९ हजार ५९३ को ग्याविन जाली भर्ने कार्यक्रम स्विकृत गरी आजको कार्यपालिका बैठक समापन गरी आजको गाउँसभामा उपस्थित हुने निर्णय गरियो ।

मिति २०७८ साल पुस ३० गते बसेको गाउँ कार्यपालिका बैठकले उपर उल्लिखत निर्णय गरेको व्यहोरा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४, उपदफा २ खण्ड (क), (ज) बमोजिम प्रमाणित गर्दछु।

.. .. .

(सन्तोष ढुङ्गाना)

प्रमुख प्रशासकीय अधिकृत

रूपा गाउँपालिका कास्की